



मल्टीपर्स फाइनेन्स लिमिटेड

Multipurpose Finance Limited

अरपट्टो वित्तीय सेवा

व्याज दर बारेको सूचना
(मिति २०८३ असोज १ गते देखि लागु हुने व्याज दर)

निक्षेप तर्फ (वार्षिक व्याज दर)			
क्र.सं.	मुद्दती	व्याज दर	
		व्यक्तिगत तर्फ	संस्थागत तर्फ
१	३ महिना	४.००%	-
२	६ महिना	४.२५%	३.००%
३	९ महिना	४.५०%	३.२५%
४	१ वर्ष	४.७५%	३.५०%
५	२ वर्ष वा सो भन्दा माथि	५.००%	४.००%
	बचत	व्याज दर	न्यूनतम मौज्दात रु.
१	साधारण बचत	३.००%	२००.००
२	सुपर बचत	४.००%	२५,०००.००
३	नारी कल्याण बचत	३.५०%	५००.००
४	ज्येष्ठ नागरिक बचत	३.५०%	५००.००
५	कर्पोरेट(कल) बचत (अधिकतम)	१.५०%	
वैदेशिक रोजगारीबाट प्राप्तहुने विप्रेषण रकममा १% व्याज थप हुने छ ।			
कर्जा तर्फ (वार्षिक व्याज दर) औषत आधार दरमा ४ प्रतिशत सम्म प्रिमियम थप गर्न सक्नेछ वा स्थिर व्याज दर ११.५० प्रतिशत वा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार हुनेछ । मुद्दती रसिदको धितोमा कूपन दरमा २ प्रतिशत सम्म वा औषत आधार दर मध्ये जुन बढि हुन्छ ।			
औषत आधार दर ७.९३ प्रतिशत रहेको छ । माथि उल्लेखित कर्जाको व्याज दरहरु आधार दरमा हाल कायम गरिएको प्रिमियम मात्र हो जुन नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार परिवर्तन हुन सक्छ ।			